

# प्रदेश लोक सेवा आयोग

बागमती प्रदेश, हेटौडा

प्रशासन तथा सूचना प्रकाशन शाखा

बागमती प्रदेशका मन्त्रालयहरूका स्वास्थ्य सेवा, विभिन्न समूहका प्राविधिक तर्फका पाँचौं तहका पदहरूको

आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन

सूचना नं. ७८/०७८-७९ प्रकाशन मिति: २०७८/०९/०९

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश मन्त्रालयमा रिक्त पदहरूको खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिन्छ। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली [ppsconline.bagamati.gov.np](https://ppsconline.bagamati.gov.np) मार्फत आवेदन दिनुपर्नेछ। प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरूको रोजाई प्राथमिकताक्रम अनुसार सिफारिस गरिनेछ। यसरी सिफारिस भएका उम्मेदवारहरूलाई सम्बन्धित मन्त्रालयले नै स्थायी नियुक्ति दिनेछ। सेवाका सर्त, तलव तथा अन्य सुविधा सम्बन्धित प्रदेश सरकारको कानून बमोजिम हुनेछ।

आ.प्र. तर्फ

क्र. सं.	बि.नं.	किसिम	पद	तह	सेवा	समूह	उपसमूह	जम्मा पद संख्या	मन्त्रालयको नाम	माग पद
१	५३७/०७८-७९	आ.प्र.	हेल्थ असिष्टेन्ट	५	स्वास्थ्य	हे.ई		२	स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश	२

खुला तथा समावेशीतर्फ

क्र. सं.	बि.नं.	किसिम	पद	तह	सेवा	समूह	उपसमूह	जम्मा पद संख्या	मन्त्रालयको नाम	माग पद
१	५३८/०७८-७९	खुला	हेल्थ असिष्टेन्ट	५	स्वास्थ्य	हे.ई		४	स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश	४
२	५३९/०७८-७९	महिला	हेल्थ असिष्टेन्ट	५	स्वास्थ्य	हे.ई		१	स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश	१
३	५४०/०७८-७९	मधेसी	हेल्थ असिष्टेन्ट	५	स्वास्थ्य	हे.ई		१	स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश	१
४	५४१/०७८-७९	दलित	हेल्थ असिष्टेन्ट	५	स्वास्थ्य	हे.ई		१	स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश	१
५	५४२/०७८-७९	खुला	बायोमेडिकल टेक्निसियन	५	स्वास्थ्य	विविध		१	स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश	१
६	५४३/०७८-७९	महिला	बायोमेडिकल टेक्निसियन	५	स्वास्थ्य	विविध		१	स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश	१
७	५४४/०७८-७९	खुला	स्टाफ नर्स	५	स्वास्थ्य	जनरल नर्सिङ		२	स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश	२
८	५४५/०७८-७९	महिला	स्टाफ नर्स	५	स्वास्थ्य	जनरल नर्सिङ		१	स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश	१
९	५४६/०७८-७९	आ.ज.	स्टाफ नर्स	५	स्वास्थ्य	जनरल नर्सिङ		१	स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश	१
१०	५४७/०७८-७९	आ.ज.	फार्मसी सहायक	५	स्वास्थ्य	फार्मसी		१	स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश	१
११	५४८/०७८-७९	खुला	एनेस्थेसिया सहायक	५	स्वास्थ्य	विविध		१	स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश	१
१२	५४९/०७८-७९	महिला	एनेस्थेसिया सहायक	५	स्वास्थ्य	विविध		१	स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश	१

परीक्षाको किसिम

: लिखित र अन्तर्वार्ता ।

परीक्षा केन्द्र

: हेटौडा ।

दरखास्त दस्तुर

: प्रत्येक विज्ञापनका लागि रु. ७००। - (सात सय) दरखास्त दस्तुर बुझाउनु पर्नेछ ।

समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रति समूहका लागि थप रु. ३००/- (तीन सय) का दरले थप दस्तुर बुझाउनु पर्नेछ ।

दरखास्त दस्तुर बुझाउने अवधि

: अनलाइन माध्यमबाट दरखास्त पेश गरिसकेपछि ढिलोमा दोब्बर दस्तुर तिरी दरखास्त दिन पाउने अन्तिम मितिको भोलिपल्ट कार्यालय समय भित्र (उक्त दिन सार्वजनिक विदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिन) तोकिएको परीक्षा दस्तुर/दोब्बर दस्तुर अनिवार्य रूपमा बुझाई सक्नुपर्नेछ ।

दरखास्त दस्तुर बुझाउने विधि

: अनलाइन मार्फत दरखास्त पेश गर्ने विधि/तरिका सम्बन्धी विस्तृत विवरण आयोगको वेब साइट [ppsc.bagamati.gov.np](https://ppsc.bagamati.gov.np) बाट हेर्न सकिनेछ ।

दरखास्तको माध्यम

: विज्ञापित सबै पदहरूमा अनलाइन प्रणाली मार्फत मात्र दरखास्त बुझाउनु पर्नेछ ।

अपलोड गर्नुपर्ने कागजातहरू

: उम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव, समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्रहरू अनलाइन दरखास्त प्रणालीमा तोकिएको स्थानमा PDF Format (Maximum size 500KB) मा अपलोड गर्नु पर्नेछ । सबै

उम्मेदवारहरूले आफ्नो फोटो, दस्तखतको नमूना र नागरिकताको प्रमाणपत्रको अगाडि र पछाडीको भाग स्क्यान गरी JPG Format (Maximum size 500KB) मा अपलोड गर्नु पर्नेछ ।

दरखास्त दिने अन्तिम मिति : २०७८/०९/२९ गते सम्म र दोब्बर दस्तुर तिरी २०७८/१०/०६ गते सम्म ।

उम्मेदवारको उमेरको हद :

- स्वास्थ्य सेवा तर्फका पदहरूको हकमा २०७८/०९/२९ गते सम्म १८ वर्ष उमेर पुरा भै ४५ वर्ष ननाघेको ।
- बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।

अन्तर्वार्ता हुने मिति र स्थान : लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा सूचना गरिनेछ ।

पदमा रही गर्नुपर्ने कामको विवरण : प्रदेश सरकारको प्रचलित कानून बमोजिम ।

तलब तथा सेवा सुविधा : प्रदेश सरकारको प्रचलित कानून बमोजिम ।

• लिखित परीक्षा कार्यक्रमः

विज्ञापन नम्बर	पद/सेवा/समूह/उपसमूह	तह	परीक्षा मिति र समय	
			प्रथम चरण	
			प्रथम पत्र	
५४४-५४५/०७८-७९ (खुला तथा समावेशी)	स्टाफ नर्स/स्वास्थ्य/जनरल नर्सिङ	५	२०७८/१०/११ गते मंगलबार अपरान्ह ४:३० बजे	
५४७/०७८-७९ (खुला)	फार्मसी सहायक/स्वास्थ्य/फार्मसी	५	२०७८/१०/१८ गते मंगलबार अपरान्ह ४:३० बजे	
५४८-५४९/०७८-७९ (खुला तथा समावेशी)	एनेस्थेसिया सहायक/स्वास्थ्य/विविध	५	२०७८/१०/१९ गते बुधबार अपरान्ह ४:३० बजे	
५३७/०७८-७९ (आ.प्र.)	हेल्थ असिस्टेन्ट/स्वास्थ्य/हे.इ.	५	२०७८/१०/२८ गते शुक्रबार अपरान्ह ४:३० बजे	
५३८-५४१/०७८-७९ (खुला तथा समावेशी)	हेल्थ असिस्टेन्ट/स्वास्थ्य/हे.इ.	५	२०७८/१०/२९ गते शनिबार अपरान्ह ४:३० बजे	
५४२-५४३ (खुला तथा समावेशी)	बायोमेडिकल टेक्निसियन/स्वास्थ्य/विविध	५	२०७८/११/२८ गते शनिबार अपरान्ह ४:३० बजे	

• आयोगको सूचना नं. ५२/०७८-७९ मिति २०७८/०८/१३ गते प्रकाशित स्थानीय तहको विज्ञापन र उपरोक्त बमोजिमको विज्ञापनमा समेत दरखास्त फाराम बुझाउने उम्मेदवारहरूको लिखित परीक्षा संयुक्त रूपमा एउटै परीक्षा सञ्चालन हुनेछ ।

**आवश्यक न्यूनतम शैक्षिक योग्यता (खुला तथा समावेशीको लागि)**

**आ.प्र. तर्फ**

**स्वास्थ्य/हे.इ./हेल्थ असिस्टेन्टः**

“मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.हे.ब. वा सि.एम.ए. कोर्स उत्तीर्ण गरी सि.अ.हे.व. तालिम प्राप्त”

**खुला तर्फ**

**स्वास्थ्य/जनरल नर्सिङ/स्टाफ नर्सः**

“मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह उपाधि प्राप्त”

**स्वास्थ्य/फार्मसी/फार्मसी सहायकः**

“मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मसी विषयमा प्रमाणपत्र तह उत्तीर्ण”

**स्वास्थ्य/हे.इ./हेल्थ असिस्टेन्टः**

“मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सा प्रमाणपत्र तह उत्तीर्ण”

**एनेस्थेसिया सहायक/स्वास्थ्य/विविधः**

“मान्यता प्राप्त शिक्षण संस्थाबाट हे.अ., स्टाफ नर्स, अ.हे.ब. वा अ.न.मी. कोर्स उत्तीर्ण गरी कम्तिमा ३ महिनाको एनेस्थेसिया सम्बन्धी तालिम प्राप्त”

**बायोमेडिकल टेक्निसियन/स्वास्थ्य/विविधः**

“मान्यता प्राप्त शिक्षण संस्थाबाट आई.एस्सी. वा विज्ञान विषय लिई १२ कक्षा उत्तीर्ण गरी बायोमेडिकल टेक्निसियनमा कम्तिमा १ वर्षको तालिम प्राप्त वा बायोमेडिकल इन्विपमेन्टमा १ वर्षको तालिम वा बायोमेडिकल इन्जिनियरिङमा प्रमाणपत्र तह उत्तीर्ण”

**खुला/समावेशी तथा आ.प्र. परीक्षाको लागि विशेष सूचना**

१. स्वास्थ्य सेवा तर्फका पदहरूको हकमा स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ बमोजिम अयोग्य नभएको हुनुपर्नेछ ।
२. लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरूले अन्तर्वार्तामा सम्मिलित हुनु अगाडि प्रदेश मन्त्रालयको प्राथमिकताक्रम अनिवार्य रूपले भर्नुपर्नेछ । प्राथमिकताक्रम नभने उम्मेदवारलाई अन्य उम्मेदवारले रोजेर बाँकी भएको स्थानको पदमा सिफारिस गरिनेछ ।
३. उम्मेदवारले दरखास्त फाराममा उल्लेख गरेको समावेशी समूहहरूको आधारमा आयोगको प्रचलित व्यवस्था अनुसार उम्मेदवारको समावेशी समूह कायम हुनेछ ।
४. स्थायी बहालवाला कर्मचारीले समान पदमा दरखास्त दिन पाउने छैन ।
५. सहयोगी लेखक माग गर्ने उम्मेदवारले लिखित परीक्षा शुरु हुनु भन्दा कम्तीमा ७ (सात) दिन अगावै स्वयम् आयोगको कार्यालयमा उपस्थित भई आवेदन गर्नु पर्नेछ । अन्यथा सहयोगी लेखक उपलब्ध गराउन आयोग बाध्य हुने छैन ।
६. अनुभवको अवधि आवश्यक पर्ने विज्ञापनहरूको हकमा सम्बन्धित पदको लागि तोकिएको दरखास्त दिन पाउने अन्तिम मितिसम्ममा न्यूनतम सेवा अवधि पूरा भएको

हुनु पर्नेछ । दोब्बर दस्तुरको म्यादलाई उमेर, शैक्षिक योग्यता, अनुभव अवधि र अन्य योग्यताको प्रयोजनको लागि गणना गरिने छैन ।

७. आयोगद्वारा तोकिएको म्यादभित्र पेश नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकृत गरिने छैन ।
८. दरखास्त दिने अन्तिम मितिभित्र निर्धारित शैक्षिक योग्यता हासिल गरिसकेको हुनु पर्नेछ । विदेशी शिक्षण संस्थामा अध्ययन गरेका उम्मेदवारहरूले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यताको समकक्षता निर्धारण गराएको हुनुपर्दछ ।
९. उम्मेदवारले अनलाईन मार्फत फाराम भर्दा आफ्नो मोबाइल नम्बर अघावधिक गर्नु पर्नेछ । उम्मेदवारको दरखास्त फाराम स्वीकृत/अस्वीकृत तथा नतिजा सम्बन्धी विवरण सिधै मोबाइल मार्फत जानकारी गराइने हुँदा गलत मोबाइल नम्बर उल्लेख गरेको कारणबाट सम्बन्धित उम्मेदवारले परीक्षामा सहभागी हुन नपाएमा सोको जिम्मेवार सम्बन्धित उम्मेदवार आफैँ हुनुपर्नेछ ।
१०. विज्ञापन नम्बर र परीक्षा केन्द्र एक पटक छनौट गरिसकेपछि पुनः संशोधन नहुने हुँदा विश्वस्त भई विज्ञापन नम्बर र परीक्षा केन्द्र छनौट गर्नुपर्नेछ ।
११. यस सूचना बमोजिम तोकिएको माग पदको सङ्ख्यामा दोहोरो माग कायम हुन आएको देखिएमा माग पदमा संशोधन हुन सक्नेछ ।
१२. दरखास्त बुझाउने अन्तिम मिति २०७८/०९/०४ गतेसम्म बागमती प्रदेशका मन्त्रालयबाट थप माग आकृति फाराम भरी प्राप्त हुन आएमा विज्ञापन भएका पदहरूमा थपघट गर्न सकिनेछ ।

### **समावेशी समूहका विज्ञापनमा दरखास्त दिने उम्मेदवारहरूका लागि विशेष निर्देशन**

परीक्षाको नतिजाबाट अन्तर्वार्ताको लागि छनौट भएपछि अन्तर्वार्ता दिन आउँदा त्यस्ता कागजातहरूको सङ्कल सहित आफैँले प्रमाणित गरेको नक्कल समेत साथमा लिई आउनु पर्दछ । उल्लेखित कागजातहरू दरखास्त दिने समयमा कायम रहेको नपाइएमा जुनसकै बखत दरखास्त रद्द हुन सक्नेछ ।

१. **आदिवासी/जनजातिको हकमा:** नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराएको कागजात ।
२. **मधेसीका हकमा:** नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित गरेको कागजात, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय तह/निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराएको कागजात ।
३. **दलितका हकमा:** राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।